





हो



चर्पि / टोइलेट



बत्ती बलेको /  
नबलेको



ओछ्छान मिलाउनु




होइन




पानी पिउनु



मुख सफा गर्नुहोस्



ओठ बाम



सुक्खा मुख



सास फेर्न  
गाह्रोभाएको




औसधि



घाँटी दुख्ने




सास फेर्न नसकेको




एलर्जी




खोकी



गर्मी हुनु




मुखबाट सक्सन



टाउको दुख्ने



जाडो हुनु




घाँटीबाट सक्सन




बिरामी भएको




असहज महसुस हुनु




अक्सिजन




0




1




2




3




4




5



6




7




धेरै थाकेको



थाहा छैन



8




9



धेरै थाकेको



थाहा छैन



10



हो

कोविड - १९

प्रश्न

के तपाईं ठीक हुनुहुन्छ ?

म कता छु ?

परिवारलाई सम्पर्क

धन्यवाद

परिवार

कृपया नाम लेख्नुहोला

फोन कल

लेख्नु

माया गर्छु

याद आउछ

चिन्ता नलिनु

साथीहरु

टाटा

प्रार्थना

गर्व

भेटघाट गर्न मनाही

घर

घरपालुवा जनावर

चिन्तित

डराएको

दुखी

शान्त

ठीकै

होइन

0	1	2	3	4	5	6	7	8	9
10	11	12	13	14	15	16	17	18	19
20	30	40	50	60	70	80	90	100	

थाहा छैन